

बिरुवालाई वृद्धि विकासको लागि चाहिने सबै खाद्यतत्व सकरहरूले लिने हुँदा सायन मर्दछ। ग्राफिट्डग गरेको सुरुमा एक हसाको फरकमा र दुई देखि तीन महिना पछी करीब तीन हसाको फरकमा सकरहरू हटाउनु पर्दछ।

### गोडमेल

टनेल भित्र प्रशस्त मात्रामा चिस्यान र बढी तापक्रम हुने हुँदा झारपात पनि अत्यधिक आउने गर्दछ। टनेल भित्र भएको अवस्थामा १५ देखि २० दिनको फरकमा गोडमेल गर्नु पर्दछ र टनेल बाट प्लास्टिक हटाई सकेपछी भने अवस्था हेरी २५ देखि ३० दिनको फरकमा गर्न सकिन्छ।

### बन्धन हटाउने

रुस्टक र सायनलाई जोड्न प्रयोग गरेका प्लास्टिकका बन्धनहरू कलमी गरेको ३ देखि ४ महिना पछी हटाउनु पर्दछ। धारिलो चक्का वा ब्लेडले बिरुवामा चोट नलाग्ने गरि काटेर बन्धन हटाउनु पर्दछ। लामो समय सम्म बन्धन नहटाएमा ग्राप्टेड बिरुवाको सायन र रुस्टकमा गाढिन गई बिरुवा भाँचिने सम्भावना हुन्छ।



### टनेलको प्लास्टिक कभर हटाउने

टनेलको प्लास्टिक चाईतीर बाट बन्द हुने हुँदा भित्रको तापक्रम चैत्र/बैसाखमा ५०० सेल्सियस भन्दा बढी हुन्छ। तापक्रम र चिस्यान बढी भएको अवस्थामा दुसीको संक्रमणबाट बिरुवाको पात डढने तथा जरा कुहिने हुन सक्छ। त्यसैले चैत्रको दोश्रो हसाबाट भित्रको तापक्रम बिचार गरि टनेलको पहिलो एक साइड, ५-७ दिन पछी अर्को साइड गरि करीब १० देखि १५ दिन लगाएर बिस्तारे प्लास्टिक कभर हटाउँदै जानु पर्दछ। एकै पटक हटाउँदा टनेल बाहिरको र भित्रको वातावरण फरक पर्ने हुँदा बिरुवा ओइलिन गई मर्ने सम्भावना रहन्छ।

### टनेलको जुट कभर हटाउने

नेपालको पहाडी भेगमा बैशाख तथा जेठमा असिना पर्ने सम्भावना भएको हुँदा जुटको कभरलाई असार सम्म राख्नु पर्दछ जसले गर्दा बिरुवालाई नोक्सान हुनबाट बचाउन सकिन्छ। लामो समयसम्म जुट कभर नहटाउदा भने सुर्यको प्रकाशलाई छेकी प्रकाश सप्लेषण प्रक्रियालाई असर गरि बिरुवाको वृद्धि रोक्ने भएकोले राप्रो मानिन्दैन।



छित्र: जुट कभर हटाइ सकेपछीको नसीरो बढका विवरण

### टप डेमिंग

बिसा ५ देखि ६ महिनाको उमेर भए पछी करीब २० ग्राम प्रति बोटका दरले पर्ने गरि टप डेस गर्नु पर्दछ। रोप्नु अघि प्रशस्त पाकेको गोबर मल न नसीरी बेडमा हालेमा कुनै प्रकारको खाद्यतत्वको कमिको लक्षण देखिन्दैन। नसीरीका बिरुवामा कुनै खाद्यतत्वको कमि देखिएमा लक्षण अनुसार नाइट्रोजन, फफोरेस, पोटाश, आइन, म्याग्नेसियम, जिंक वा म्यानानिज भएको मलिट्प्लेक्स झोल सिफारिस मात्रामा पातमा छर्नु पर्दछ।

### रोग नियन्त्रण

- सुन्तलाजात फलफूल नसीरीमा लाने प्रमुख रोगहरू मध्य डेमिंग अफ तीनेपाते सुन्तलाको रुस्टक बिरुवा उत्पादन गर्ने समयमा पहिलो नसीरीमा देखा पर्दछ। यो रोग लागेमा भाँहैरू उप्रेका बिरुवा मरेको देखिन्छ। बिउ फलबाट निकाली राप्रो साँग सुकाईसके पछी थिरमा

७५% वा कार्बोन्डाजिम ७५% पाउडर दुई ग्राम प्रति किलो बीउको दरले उपचार गेरेमा यो रोग देखा पर्दैन।

- खोटो निस्कने रोग भने तीनपाते सुन्तलाको दोश्रो नसीरीमा असार देखि भाद्र महिनामा मुख्य काण्ड तथा हाँगाहरूमा देखा पर्दछ। यो रोगलाई नियन्त्रण गर्न एन्टीरिट (फस्फोरस एसिड) नामक दुसीनासक विषादी ५ मिलिलिटर प्रति लिटर पानीको दरले लक्षण देखिना साथ पातमा छर्नु पर्दछ।
- खाराने रोग वर्षायाम शुरू भएसँगै कलिला पात, मुना तथा डांठमा खरानी छेरेको जस्तो सेतै देखिन्छ। यसको नियन्त्रण गर्न इन्साफ वा सल्फेक्स जस्ता सल्फरयुक्त विषादी २ ग्राम प्रति लिटर पानीको दरले १५/१५ दिनको फरकमा रोग नियन्त्रण नहुँदा सम्म छर्नु पर्दछ।
- पात तथा हाँगाको ब्लाइट लामो समयसम्म झरी परेमा असार देखि भाद्र महिना सम्म बिरुवामा देखा पर्दछ। पात तथा हाँगाको टुप्पाबाट डडै लक्षण बिरुवाको तल्लो भाग तीर सर्दै जान्छ। यो रोग नियन्त्रण गर्नका लागि बेस्टिन वा अस कुनै पनि ब्रोड-स्पेक्ट्रम दुसीनाशक विषादी २-२.५ ग्राम प्रति लिटर पानीमा मिलाई लक्षण देखिना साथ छर्नु पर्दछ।
- नसीरीमा कागतीका बिरुवाहरूमा ब्याक्टेरियाको कारण लान्ने क्यानकर रोग अत्यधिक मात्रामा देखा पर्दछ। यो रोग पौरे वर्ष भरि देखा पर्ने गर्दछ। यस रोगको नियन्त्रणका लागि कपर युक्त विषादी वा कासुगामाइसिन नामको एन्टीबायोटिक १ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर १०/१५ दिनको फरकमा रोग निको नहुँदा सम्म छर्नु पर्दछ।

### कीरा नियन्त्रण

सुन्तलाजात फलफूल नसीरीमा लाने प्रमुख कीराहरूमा पात खने कीरा, सुन्तलाको पुतलीको लार्भा, लार्भा कीरा तथा पात खने हरियो खपटे कीरा हुन्।

- पात खने कीराले खास गरि बैसाख देखि असोज अम्हिना सम्म पातमा सुरुड्ग बनाई क्लोरोफिल खाइ पात बटारे प्रकाश सश्लेषण प्रक्रियालाई अवरुद्ध गरि नोक्सान पुर्याउँदछन्। कीरा नियन्त्रण गर्न थायोमेथोक्जाम जस्ता सिस्टेमिक विषादी १५/१५ दिनको फरकमा कीरा नियन्त्रण नहुँदा सम्म छर्नु पर्दछ।
- सुन्तलाको पुतलीको लार्भाले बैसाख देखि महिना सम्म पौरे पात खाइ बिरुवामा नोक्सान पुर्याउँदछन्। कीरा नियन्त्रण गर्ने क्लोरोपाइरिफस वा क्लोरोपाइरिफस + साइपरमेथिन जस्ता कन्ट्याक्ट विषादी झोल २ मिलिलिटर प्रति लिटर पानीको दरले १५/१५ दिनको फरकमा पौरे बोट भिज्ने गरि छर्नु पर्दछ।
- लाही कीराले कलिला पात तथा डांठमा चुसेर नोक्सान गर्दछ। लाही कीरा नियन्त्रण गर्नका लागि रोगर जस्ता सिस्टेमिक विषादी १.५-२ मिलिलिटर प्रति लिटर पानीको दरले बोटमा १५/१५ दिनको फरकमा कीरा नियन्त्रण नहुँदा सम्म छर्नु पर्दछ।
- पात खने हरियो खपटे कीराले जेठ देखि असोज महिनासम्म पात प्वाल पारेर खाने गर्दछ। कीरा नियन्त्रण गर्ने क्लोरोपाइरिफस वा क्लोरोपाइरिफस + साइपरमेथिन जस्ता कन्ट्याक्ट विषादी झोल २ मिलिलिटर प्रति लिटर पानीको दरले १५/१५ दिनको फरकमा पौरे बोट भिज्ने गरि छर्नु पर्दछ।

### थप जानकारीका लागि:-


फोन. नं.: ०२६-५२२०५५

ईमेल: ncrpdhankuta@gmail.com

वेबसाइट: www.ncrpdhankuta.narc.gov.np

## सुन्तलाजात फलफूलका कलमी बिरुवा उत्पादन तथा नसीरी व्यवस्थापन प्रविधि

### संक्षिप्त जानकारी



### लेखक:

वसन्त चालिसे, संयोजक



नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम

पारिपाल्ते, धनकुटा



## परिचय

सुन्तलाजात फलफूल रुटेसी (Rutaceae) परिवार अन्तर्गत पर्दछ। नेपालमा यसको खेति समून्द्री सतहबाट करीब १६०० मिटर उचाईसम्म गरिन्छ। सुन्तला, कागती, जुनार, निबुवा आदि नेपालमा खेती गरिने जातीमध्ये प्रमुख हुन्। सुन्तला र जुनार मध्य-पहाडी क्षेत्रका मुख्य जाती हुन भने कागती र निबुवा तराई तथा भित्रि घण्टेसमा समेत खेती गरिने जाती हुन्। सुन्तलाजात फलफूल एक आपसमा क्रस भइ नयाँ बर्नशंकर जात निस्किन्हे हुँदा बीउबाट उत्पादित बिरुवाको गुणस्तर माउबोटोको जस्तो नहुने हुनाले बिजु बिरुवा रोप्नु उपयुक्त मानिन्दैन। साथै बिजु बिरुवा विभिन्न माटोबाट उत्पादित हुने रोगहरु जस्तो फाईटोथेपोरा रुट रट (जरा कुहिने रोग) बाट संक्रमित हुने भएकोले विभिन्न रोग सहन सक्ने तीनपाते सुन्तलाका रुटस्टकमा कलमी गरिएका बिरुवा राप्रो मानिन्छ। फाईटोथेपोरा रुट रट सहन सक्ने, ट्रीस्टेजा भाईरस नलाम्ने, सिट्रस ब्लाइट रोग पनि कम लाग्ने तथा चाप्रो माटोमा समेत उपयुक्त भएको हुँदा तीनपाते र यसका बर्नशंकर जात सुन्तलाजात फलफूल ग्राफिट्डगका लागि एकदमै राप्रो मानिन्छ।

## जग्गाको छनौट

सुन्तलाजात फलफूलको ग्रिनिंग रोग (Huanglongbing) बगैँचा हासको प्रमुख कारक भएको हुँदा सुन्तलाजात फलफूलको नर्सरी समून्द्र सतहबाट १२०० मिटर भन्दा माथिको उचाईमा राख्नु उपयुक्त हुन्छ किनभने यो रोग रोगी बिरुवाबाट निरोगी बिरुवामा सिट्रस सिल्ला नामक किराले सार्ने गर्दछ। यो किरा केही वर्ष अधि सम्म १,००० मिटर भन्दा माथिको उचाईमा नपाइने भएता पनि हालका वर्षहरुमा अनुगमन गर्दा १२०० मिटर उचाईसम्म पनि भेटिएको पाइएको छ। साथै सुन्तलाजात फलफूल नर्सरी गर्दा फलफूलको बगैँचाबाट करीब ५००-१००० मिटर टाढा हुन्पर्दछ।

## रुटस्टक उत्पादन प्रविधि

नेपालमा ग्राफिट्डगबाट उत्पादन गरिने बिरुवा अधिकांश तीनपाते सुन्तला र यसका वर्णशंकर जातहरुमा कलमी गरिन्छ। अतः तीनपाते सुन्तलाको रुटस्टक उत्पादन प्रविधि यस प्रकार छ।

**फलको टिपाई:** मध्य-पहाडमा साउन/भदौ महिनामा तीनपाते सुन्तलाको फल पाक्ने हुँदा पुरै पाकेका पहेला स्वस्थ फललाई बोटबाट चोट नपुर्याई टिप्नु पर्दछ। भुँडीमा खसेका फलहरुमा विभिन्न माटोजन्य दुसिका रोगले संक्रमण गर्ने हुँदा बीउका लागि प्रयोग गर्नु हुँदैन।

**बित निकालने:** पाकेका फलबाट बीउ निकालनको लागि फलको बीचमा चक्कुले करीब २.५ सेन्टिमिटर गहिरो हुनेगारि वरिपरिबाट काटी फललाई दुई हातले समाएर बिपरित दिशामा धुमाई दुई भाग अलग गर्नु पर्दछ। धेरै गहिरो काटेमा केन्त्रित रहेका बीउ नोक्सान हुने भएकोले काट्ने बेलामा होसियारी पुर्याउनु पर्दछ। दुई भागमा रहेका बीउलाई हातले निचोरेर वा चक्कुको टुप्पाको सहायताले बिस्तारै निकाल्नु पर्दछ। हाल बजारमा पाइने विभिन्न खालका Seed Extractor मेशिनहरुको प्रयोग गरेर पनि बीउ निकाल्न सकिन्छ।

**बीउ सुकाउने:** फलबाट बीउ निकाली सकेपछी दुई देखि तीन दिन सम्म छायाँमा सुकाउनु पर्दछ। सोझै धाममा सुकाउँदा उमारशक्तिमा कमि आउने भएकोले यसो गर्नु हुँदैन। राप्रो सँग सुकेका बीउ दुई देखि तीन महिना सम्म भण्डार गरि राख्न सकिन्छ। बीउलाई दुसीजन्य रोगहरुबाट जोगाउन भण्डारण गर्नु अगाडी वा बीउ रोप्नु अगाडी Carbendazim/Bavistin/Thiram जस्ता दुसीनासक विषावी २ ग्राम प्रति केजी बीउका दरले उपचार गर्नुपर्दछ।


**बीउ रोप्ने:** बीउलाई एक देखि दुई महिना अगाडी प्रशस्त पाकेको गोबर मल र माटो मिलाई राप्रो सँग तयार पारिएका बेडमा ५x२-३ सेन्टिमिटरको गहिराइमा रोपी पारदर्शक प्लास्टिकले पुरै बेड छोप्नु

पर्दछ। बीउ उप्रिएर बिरुवा बढ्दै जाँदा बाँसको भाटा र प्लास्टिकको टनेल बनाई बिरुवा छोप्नु पर्दछ। बेला बेलामा विस्यानको मात्रा हेरी सिंचाई गर्नु पर्दछ। भदौ/असोज महिना तीनपाते सुन्तलाको बीउ रोप्ने उपयुक्त समय हो।


**बिरुवा दोश्रो बेडमा रोप्ने:** पहिलो नर्सरीमा बिरुवा रोपेको करीब ४-५ महिना पछी बिरुवालाई दोश्रो नर्सरी बेडमा ५-७ x ४-५ (बिरुवा देखि बिरुवा x लाइन देखि लाइन सम्मको दुरी) सेन्टिमिटरको दुरीमा रोप्नु पर्दछ। बिरुवा रोपे पछी तुरन्ते पानी लगाई टनेल बनाई पारादर्शक प्लास्टिकले छोप्नु पर्दछ। टनेल भित्रको तापक्रम बाहिरको भन्दा बढी हुने भएको हुँदा बिरुवाको बढि बढी हुने गर्दछ, जसले गर्दा एक वर्षमै बिरुवाहरु कलमी गर्न लायक हुँचन्।

## ग्राफिट्डग

सुन्तलाजात फलफूलको ग्राफिट्डगबाट बिरुवा तयार गर्नको लागि मसिरदेखि पौष महिना उपयुक्त हुन्छ। स्प्लाइस वा भेनियर मध्ये कुनै पनि तरिकाबाट कलमी गर्न सकिन्छ। स्प्लाइस ग्राफिट्डग गर्न भेनियर भन्दा छिटो भएको हुँदा यहि तरिका नेपालमा प्रचलित छ। यस तरिकाबाट कलमी गर्दा एक जनाले दिनभरिमा करीब ५००-७०० बिरुवा तयार गर्न सक्छन। रोग नलागेका जाली घर भित्र राखिएका स्वास्थ माउबोटका करीब ८-९ महिना पुराना हाँगा सायनका रुपमा प्रयोग गरिन्छ भने रुटस्टक चाँही एक वर्ष भन्दा बढी उमेर भएका पेन्सिल आकारका राप्रोसँग जराको विकास भएका स्वस्थ बिरुवा चाहिन्छ।



चित्र: स्प्लाइस ग्राफिट्डग गर्ने तरिका



चित्र: भेनियर ग्राफिट्डग गर्ने तरिका

## ग्राफिट्डग गर्ने तरिका

- सिकेचरले रुटस्टकका काँडाकरु हटाई भुइँदेखि जरीब १२-१६ सेन्टिमिटरको उचाईबाट काटी माथिको भाग हटाउनु पर्दछ।
- सायनलाई माउबोटबाट ग्राफिट्डग गर्नु भन्दा अगाडी नै कम्तीमा पनि एउटा आँख्ला रहने गरि करीब ४-५ सेन्टिमिटरको टुक्रा बनाउनु पर्दछ। दुई वटा आँख्ला भएको सायन कलमी गर्न सबै भन्दा उपयुक्त हुन्छ।



• रुटस्टकलाई टुप्पो भन्दा करीब २ से.मि. तल ग्राफिट्डग चक्कु राखी माथि तीर एके पटकमा छड्के (करीब ४५० को कोणमा) काट्नु पर्दछ।

- रुटस्टकमा टम्प मिल्ने गरि सायनको फेदबाट करीब २ से.मि. माथि ग्राफिट्डग चक्कु राखी एके पटकमा छड्के (करीब ४५० को कोणमा) काट्नु पर्दछ।
- सायनलाई रुटस्टकमा मिल्ने गरि हातले टम्प समाई प्लास्टिकको बन्धनले माथि बाट तल तिर हावा तथा पानी नछिर्ने गरि बलियो सँग बाध्नु पर्दछ। बाध्ने बेलामा के ख्याल गर्नु पर्दछ भने यदि सायन र रुटस्टक एकै साइजका छेन्न भने सायनको कुनै एक भागलाई रुटस्टकको कुनै एक भाग सँग (बोक्रा सँग र हड्डी सँग) मिल्ने गरि जोड्नु पर्दछ अन्यथा सायन मारी कलमी असफल हुन जान्छ।

## ग्राफेट बिरुवाको रोपाई

ग्राफिट्डग गर्ने भित्रकै बिरुवालाई करीब ५ मिटर लम्बाई र ६० से.मि. चौडाई भएका बेडमा लगभग ५० किलोग्राम गँड्यौलै मल हाली ९ महिना अगाडी नै राप्रो सँग खनजोत गरि साइडबाट चारै तीर बाँसको भाटा र प्लास्टिकको बार लगाएर तयार गरिएका १०-१५ सेन्टिमिटर उचाईको बेडमा करीब १०x१० से.मि. को दुरीमा लट्टी ले प्वाल पारि बनाएका डोबहरुमा जरालाई बिस्तरै भित्र राखी रोप्नु पर्दछ। रोप्दा बिरुवाको जरामा राप्रोसँग माटो खाँदैर रोप्नु पर्दछ अन्यथा सायन मर्न सक्छ। बिरुवा रोपे पछी तुरन्त सिंचाई गर्नु पर्दछ। बेडलाई भित्र पर्ने गरि बाहिरबाट बाँसका भाटाको अर्दगोलाकार टनेल बनाई पहिले जुट्चाईले छोप्नु पर्दछ।

जुट भिज्ने गरि गाडेन पाइपले बिस्तरै पानी दिनु पर्दछ। जुटलाई भिज्ने गरि सिंचाई गरे पछी तुरन्त पारदर्शक प्लास्टिकले छोपी यसका चारै तिरका छेलाई हावा नछिर्ने गरि माटोले पुरी दिनु पर्दछ। यसो गनाले टनेल भित्रको तापक्रम तथा सापेक्षित आद्रता बढन गई क्यालस बन्ने उपयुक्त वातावारण तयार हुन्छ। क्यालस कोषले नै सायन र रुटस्टकको जोडाइ पुरा गर्दछ। यी कोषलहरुको विकास हुने र बोक्रा तथा हड्डीमा परिवर्तन हुने काम करीब २४-२७°C औसत तापक्रममा राप्रो हुन्छ।

## सिंचाई

ग्राफेट बिरुवा रोपेपछी तत्कालै सिंचाई दिनु पर्दछ। त्यसपछि करीब २ हस्ता सम्म प्रत्यक्ष दिन प्लास्टिक हटाई जुट्चाई र बिरुवाको जरा राप्रोसँग भिज्ने गरि सिंचाई गर्नु पर्दछ। २ हस्ता पछाडी टनेल भित्रको चिस्यान हेरी दुई देखि तीन दिनको फरकमा र करीब ६ हस्ता पछी ५-७ दिनको फरकमा सिंचाई गर्नु पर्दछ।

## सकर हटाउने

टनेल भित्र रहेका ग्राफेट बिरुवाको रुटस्टकबाट प्रशस्त सकरहु आउने भएको हुँदा नियमित रुपले हातले फेदैबाट भाँचेर सकर हटाउनु पर्दछ। लामो समयसम्म सकर नहटाएमा

